

बालबालिकाको उच्च शिक्षा सुनिश्चित गर्ने
आइएमइ बाल उमंग जीवन बीमा योजना



IMELiFE
बालउमंग
जीवन बीमा योजना

बीमालेखका सुविधाहरु

१. एकै बीमालेखमा बच्चा तथा प्रस्तावक (बाबु वा आमा) दुई जनाको जीवन बीमा हुने ।
२. परिपक्वता अगावैको चौथो वर्ष देखि किस्ताबन्दी रकम प्राप्त गर्न सकिने ।
३. बीमाशुल्क रकम छुटको सुविधा तथा मासिक आय सुविधाबाट आफ्ना सन्तानको लागि आर्थिक सुरक्षा प्रदान गर्न ।
४. बीमा समाप्ति पश्चात बाँकी बीमाङ्क र कूल बोनस सहित भुक्तानी ।
५. बीमालेख धितोमा कर्जा सुविधा प्राप्त गर्न सकिने ।
६. कर छुट सम्बन्धी लाभ लिन सकिने ।

बीमालेखका विशेषताहरुः

आइएमई बाल उमंग (अग्रिम भुक्तानी) जीवन बीमा योजना
(IME Child Money Back Plan) बोनस सहित ।

विवरणः

१. न्यूनतम प्रवेश उमेर (बीमित):	० वर्ष (पछिल्लो जन्मदिन)
२. न्यूनतम प्रवेश उमेर (प्रस्तावक):	१८ वर्ष (नजिकैको जन्मदिन)
३. अधिकतम प्रवेश उमेर (बीमित):	१७ वर्ष (पछिल्लो जन्मदिन)
४. अधिकतम प्रवेश उमेर (प्रस्तावक):	६० वर्ष (नजिकैको जन्मदिन)
५. न्यूनतम बीमा अवधि:	१० वर्ष
६. अधिकतम बीमा अवधि:	२५ वर्ष
७. न्यूनतम उमेर परिपक्वतामा (बीमित):	१८ वर्ष
८. अधिकतम उमेर परिपक्वतामा (बीमित):	३२ वर्ष
९. अधिकतम उमेर परिपक्वतामा (प्रस्तावक):	७० वर्ष
१०. न्यूनतम बीमाङ्क रकम:	रु.१००,०००/- (एक लाख)
११. अधिकतम बीमाङ्क रकम:	रु.५०,००,०००/- (पचास लाख)
१२. बीमाशुल्क भुक्तानी तरिका:	एकल, नियमित (वार्षिक, अर्धवार्षिक, त्रैमासिक) र सिमित भुक्तानी तरिका निम्नानुसार :

विमालेख अवधि	विमाशुल्क भुक्तानी अवधि
१०	५,८
१५	५,१०,१२
२०	५,१०,१५
२५	५,१०,१५,२०

१३. ठूलो बीमाङ्कमा छुट :

बीमाङ्क रकम	प्रदान गरिने छुट (प्रति हजारमा)
रु. २४९,९९९/- सम्म	छुट छैन ।
रु. २५०,०००/- देखि रु. ४९९,९९९/-	रु. १/-
रु. ५००,०००/- र सो भन्दा माथि	रु. २/-

(बीमाङ्क रु. १०,००० गुणाङ्कमा हनुपर्नेछ)

१४. बीमाशुल्क भुक्तानी तरिकाको आधारमा निम्न बमोजिम बीमाशुल्क छुट प्रदान गरिनेछ ।

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा	प्रदान गरिने छुट
वार्षिकमा	२%
अर्धवार्षिकमा	१%
त्रैमासिक र एकलमा	कुनै थप/छुट छैन ।

१५. भुक्तानी दिइने अवस्था :

- क) देहायको मितिसम्म बीमित जीवित रहेमा बीमालेखको शर्तहरुको अधिनमा रही देहाय अनुसार भुक्तानी गरिनेछः
- अ) बीमा समाप्ति मिति भन्दा चार (४) वर्ष अगाडीको बीमालेखको वर्ष दिवशमा बीमाङ्कको २०% रकम,
 - आ) बीमा समाप्ति मिति भन्दा तिन (३) वर्ष अगाडीको बीमालेखको वर्ष दिवशमा बीमाङ्कको २०% रकम
 - इ) बीमा समाप्ति मिति भन्दा दुई (२) वर्ष अगाडीको बीमालेखको वर्ष दिवशमा बीमाङ्कको २०% रकम
 - ई) बीमा समाप्ति मिति भन्दा एक (१) वर्ष अगाडीको बीमालेखको वर्ष दिवशमा बीमाङ्कको २०% रकम
 - उ) बीमा समाप्ति मितिमा बीमाङ्कको २०% रकम र नियमानुसारको बोनस ।

- ख) चालु बीमालेखमा जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरूको अधिनमा रही बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
- ग) चालु बीमालेखमा बीमा जोखिम प्रारम्भ पछि बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरूको अधिनमा रहि आर्जित बोनस सहित बीमाङ्क रकमको २५ (पच्चिस) प्रतिशत रकम वा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क मध्ये जुन रकम बढि हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
- घ) चालु बीमालेखमा बीमा अवधि भित्र प्रस्तावकको मृत्यु पश्चात बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरूको अधिनमा रहि आर्जित बोनस सहित बीमाङ्क रकमको २५ (पच्चिस) प्रतिशत रकम वा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क मध्ये जुन रकम बढि हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
- ङ) चालु बीमालेखमा बीमा अवधिभित्र बीमित तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा बीमितको मृत्यु बापत बीमाङ्कको २५ प्रतिशत रकम र आर्जित बोनस तथा प्रस्तावकको मृत्यु बापत बीमाङ्क रकम सहित एकमुष्ट भुक्तानी दिइनेछ ।
- च) प्रस्तावकको मृत्यु वा पूर्ण स्थायी असक्तता भएमा :
चालु बीमालेखमा प्रस्तावकको मृत्यु भएमा वा दुर्घटना तथा बिरामीको कारणबाट पूर्ण स्थायी असक्तता भएमा बीमालेखको बाँकि अवधिको बीमाशुल्क मिनाहा लाभ (Premium waiver Benefit) र आय सुविधा (Income Benefit) प्रत्येक मासिक/त्रैमासिक रुपमा बीमितलाई भुक्तानी दिइनेछ ।

१६. जोखिम प्रारम्भ हुने उमेर : नियमित रुपमा बीमाशुल्क भुक्तानी भई बीमितको उमेर ६ वर्ष पुगेमा वा बीमा प्रारम्भ मितिबाट २ वर्षको अवधि पूरा भएको अवस्थामा जुन घटना पछि घट्छ मा बीमितको जोखिम वहन शुरु हुनेछ । यद्यपी, बीमितको प्रवेश उमेर कमश १५, १६ र १७ वर्ष भएमा बीमा प्रारम्भ भएको १ वर्ष पछि नै जोखिम वहन हुनेछ ।

१७. चुक्ता मूल्य/समर्पण मूल्य/कर्जा : बीमालेख अन्तर्गत यी सुविधा उपलब्ध हुनेछ ।

१८. अन्य थप सुविधाहरू:

(क) दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit) :

अतिरिक्त शुल्क सहित यो छेच्छिक सुविधा बीमा अवधि भित्र बीमा प्रस्तावकको उमेर ७० वर्ष नपुग्नुजेल सम्म प्रस्तावकको दुर्घटनाको कारणबाट शारीरिक चोटपटक लागेर १८३ दिन भित्र प्रस्तावकको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकम दुर्घटना मृत्यु लाभ बापत एकमुष्ट भुक्तानी दिइनेछ ।

(ख) एकमुष्ट भुक्तानी लाभ (Lump-Sum Amount Benefit) :

अतिरिक्त शुल्क सहित यो छेच्छिक सुविधा बीमा अवधि भित्र बीमा प्रस्तावकको उमेर ७० वर्ष नपुग्नुजेल सम्म प्रस्तावकको दुर्घटनाबाट मृत्यु भएमा वा प्रस्तावकको बिरामी वा प्रत्यक्ष रुपले बाहिरी देखिने आकस्मिक दुर्घटनाको कारणबाट पूर्ण स्थायी असक्तता भएको पुष्टि भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकम एकमुष्ट भुक्तानी लाभ बापत भुक्तानी दिइनेछ ।

(ग) काजकिया खर्च सुविधा (Funeral Expenses Benefit) :

अतिरिक्त शुल्क सहित यो छेच्छिक सुविधा बीमा अवधि भित्र बीमा प्रस्तावकको उमेर ७० वर्ष नपुग्नुजेल सम्म प्रस्तावकको मृत्यु भएमा यस पूरक करारमा उल्लेखित बीमाङ्क रकमको २५% वा रु. २,००,०००/- मध्ये जुन कम हुन्छ, सो रकम काजकिया खर्च बापत एकमुष्ट भुक्तानी दिइनेछ ।

नोट: सुविधाहरुको अधिकतम बीमाङ्क सिमा :



* शर्तहरु लागू हुनेछन् ।

NIA PRODUCT CODE : NIA/LI010/2081/082/CP0011

Scan me



Download Now

I.M.E. Life Insurance Company Ltd.

Hathway Complex, Lainchaur, Kathmandu
P. Box 740
977-01-4024071

info@imelifeinsurance.com